

मिति २०७९ साल कार्तिक १७ गतेको गाउँ कार्यपालिकाको निर्णय

प्रस्तावहरू:

१. राहत वितरण सम्बन्धमा
२. योजना संचालन (ठेक्का) सम्बन्धमा
३. स्थानीय विदा सम्बन्धमा
४. निर्माण व्यवसायिलाई पत्राचार गर्ने सम्बन्धमा
५. होम स्टे संचालन सम्बन्धमा

निर्णयहरू:

निर्णय नं १. प्रस्ताव नं १ माथि आवश्यक छलफल गर्दा मिति २०७९/०७/१५ गते लिखु गाउँपालिका वडा नं ४ निवासी श्री राम बहादुर खड्काको घर आगलागिमा परी नष्ट भएकोले निजलाई तत्काल राहत स्वरूप लिखु गाउँपालिकाको कार्यालय, विपद व्यवस्थापन कोषबाट नगद रु ५०,०००/- (पचास हजार रुपैया) मात्र राहत प्रदान गर्ने निर्णय गरियो ।

निर्णय नं २. प्रस्ताव नं २ माथि आवश्यक छलफल गर्दा तपसिल बमोजिमका योजनाहरू ठेक्का प्रकृया अनुसार कार्य संचालनको लागि प्रकृया अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।

तपसिल

१. विचारी आहाल - सतलुङ्ग खोला र सतलुङ्ग खोला - कुटीडाँडा सडक (२ वटा चेनेज)- संघीय सरकार सशर्त अनुदान
२. भञ्ज्याङ्ग माहुर डाँडा सडक — प्रदेश सरकार सशर्त अनुदान
३. राम्चा बाघखोर सडक - प्रदेश सरकार सशर्त अनुदान
४. कार्यालय प्रयोजनको लागि मोटरसाईकल खरिद गर्ने — अ.लया. बजेट
५. वडा नं ३, ५ र ७ को वडा कार्यालय भवन निर्माण
६. ग्रा.यु.सी. नमुना विद्यालय, गामनाङ्गटारको भवन निर्माण गर्ने
७. कुटीडाँडा — मुलपँधैरा — भञ्ज्याङ्ग सडक — विशेष अनुदान

नोट : ठेक्का आवहान गर्दा सडक योजनामा २०% र भवन निर्माण योजनामा १०% रकम थप गरी आवहान गर्ने निर्णय गरियो ।

निर्णय नं ३. प्रस्ताव नं ३ माथि आवश्यक छलफल गर्दा मिति २०७९/०७/१८ गते पर्न गएको हरीबोधनी एकादशी (तुलसी विवाह) दिन लिखु गाउँपालिका भरी लागु हुने गरी स्थानीय सार्वजनिक विदा दिने निर्णय गरियो ।

निर्णय नं ४. प्रस्ताव नं ४ माथि आवश्यक छलफल गर्दा कान्छाराम कन्ट्रक्सन र किराँतेश्वर कन्ट्रक्सन लगायत लिखु गाउँपालिका अन्तरगत ठेक्का सम्झौता गरी समयमा कार्य सम्पन्न नगरेका निर्माण व्यवसायीलाई तत्काल कार्य सम्पन्न गर्नको लागि पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं ५. प्रस्ताव नं ५ माथि आवश्यक छलफल गर्दा लिखु गाउँपालिका पोक्ली झरना क्षेत्रमा होम स्टे संचालन गर्नको लागि प्रस्ताव तयार गर्ने निर्णय गरियो ।